

प्रस्तावः मिति २०७९/०२/२९ गते आइतबार, १२२ औं कार्यपालिका बैठक

१. नगर सभा अधिवेशनको मिति सम्बन्धमा ।
२. प्रवक्ता तोक्ने सम्बन्धमा ।
३. उपसमिति गठन सम्बन्धमा ।
४. विषयगत समितिका सदस्यहरूको चयन सम्बन्धमा ।
५. एकिकृत स्थानीय तह वस्तुस्थिति विवरण सम्बन्धमा ।
६. गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत संचालन गरिने कार्यक्रम स्वीकृत सम्बन्धमा ।
७. आर्थिक सहयोग सम्बन्धमा ।

निर्णय नं. १

घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशन मिति २०७९साल असार ५ गते दिउसो १ बजे आव्हान गर्ने ।

निर्णय नं. २

घोराही उपमहानगरपालिकाको नगरकार्यपालिकाका सदस्य राममणी पाण्डेयलाई नगर कार्यपालिकाको प्रवक्ता तोक्ने । प्रवक्ताको कार्यविवरण नगर कार्यपालिकाले तोके बमोजिम हुने ।

निर्णय नं. ३

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १४ बमोजिम नगर कार्यपालिकाले आफ्नो कार्य व्यवस्थित गर्न सक्ने व्यवस्था बमोजिम तपसिल बमोजिम उपसमिति गठन गर्ने ।

पर्यटन तथा संस्कृति प्रबर्द्धन उपसमिति

श्री रमेश कुमार पाण्डेय, १५ नं. वडा अध्यक्ष	-संयोजक
श्री चित्र बहादुर डाँगी, ११ नं. वडा सदस्य	-सदस्य
श्री चिज बहादुर चौधरी, ७ नं. वडा सदस्य	-सदस्य
श्री पर्यटन तथा संस्कृति प्रबर्द्धन शाखा प्रमुख	-सदस्य सचिव

स्वास्थ्य उपसमिति

श्री मधुसुदन शर्मा, ४ नं. वडा अध्यक्ष	-संयोजक
श्री माया चौधरी, ५ नं. वडा महिला सदस्य	-सदस्य
श्री कृष्णादेवी रानामगर, १५ नं. वडा महिला सदस्य	-सदस्य
श्री जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख	-सदस्य सचिव

महिला तथा बालबालिका उपसमिति

श्री मिना बुढाथोकी, ३ नं. वडा सदस्य	-संयोजक
श्री माया नेपाली, ५ नं. वडा द.महिला सदस्य	-सदस्य
श्री रचना कुमाल, १४ नं. वडा महिला सदस्य	-सदस्य
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख	-सदस्य सचिव

निर्णय नं. ४

घोराही उपमहानगरपालिकाको कार्यपालिकाको कार्यसम्पादनलाई व्यवस्थित गर्न कार्यपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ बमोजिम मिति २०७९।०२।१० गते बसेको कार्यपालिकाको १२१औं बैठकबाट गठन भएको विषयगत समितिमा तपसिल बमोजिमका सदस्यहरू चयन गरी समितिलाई पूर्णता दिने ।

तपसिल

१. सार्जजनिक सेवा तथा सुशासन समिति:
 - बसन्ता पोख्रेल, कार्यपालिका सदस्य
 - शान्ता नेपाली, कार्यपालिका सदस्य
 - खड्क बहादुर घर्ती, १९ नं. वडा सदस्य
२. आर्थिक विकास समिति:
 - मनकलाल थारु, १० नं. वडा सदस्य
 - कमला परियार, कार्यपालिका सदस्य
 - दिपा नेपाली, कार्यपालिका सदस्य
३. सामाजिक विकास समिति:
 - श्रीमती पदमा चौधरी, कार्यपालिका सदस्य
 - शरद डि.सी., २ नं. वडा सदस्य
 - दुर्गा नेपाली, कार्यपालिका सदस्य
४. पूर्वाधार विकास समिति:
 - मान बहादुर जि.सी., १० नं. वडा सदस्य
 - केशव शाह, ९ नं. वडा सदस्य
५. वातावरण तथा विपद व्यवस्थापन समिति:
 - मान बहादुर विश्वकर्मा, कार्यपालिका सदस्य
 - राजीव राज हौजाली, १३ नं. वडा सदस्य
 - धनिराम चौधरी, १७ नं. वडा सदस्य
६. विधेयक समिति:
 - चुरामणी चौधरी, ८ नं. वडा सदस्य
 - बुद्धिराम शर्मा, १२ नं. वडा सदस्य
 - छविलाल घर्तीमगर, १ नं. वडा सदस्य

निर्णय नं. ५

स्थानीय तहको विकास प्रक्रिया तथा सेवा प्रवाहका लागि नीति, योजना तथा कार्यक्रमहरू तयार गर्न अत्यावश्यक आधारभूत तथ्याङ्क, सूचना एवं विवरण संकलन, विश्लेषण र व्यवस्थापनका न्यूनतम विषयहरूमा एकरूपता र स्तरीयता कायम गर्ने उद्देश्यले गाउँ/नगर वस्तुस्थिति विवरण तयारी कार्यविधि २०७५ (पहिलो संशोधन २०७८) बमोजिम एकिकृत वस्तुस्थितिमा आधारित नगर प्रोफाइल अद्यावधिक तथा निर्माणको तथ्याङ्क संकलनका लागि प्रति घरधुरी सर्वेक्षण गरेवापत रु. ५० पारिश्रमिक उपलब्ध गराउने गरी वडा समितिको सिफारिसमा प्रत्येक वडामा न्यूनतम २ जना गणक करार गर्ने, चालु आ.वमा संघ सरकारबाट प्राप्त रकम अपर्याप्त रहेकोले आगामी आ.वमा आन्तरिक तर्फबाट बजेट विनियोजन गर्ने । साथै वस्तुस्थिति विवरण तयारीका लागि Focal Person यस उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत श्री भिम बहादुर चौधरीलाई तोक्ने ।

निर्णय नं. ६

आ.व. २०७८/०७९ का लागि घोराही उपमहानगरपालिका वडा नं. ५ मा संचालित गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत उपलब्ध सशर्त पुँजी अनुदान रकमबाट १ दिने कृषि सम्बन्धी तालिम र धानको बिउ वितरण गर्ने कार्यक्रम रहेकोमा धानको मूल बिउ प्राप्त नभएकोले धानको बिउ वितरण गर्न नसकिएको र नवज्योति मुल समूहको मिति २०७८।०१।०८ गते बसेको बैठकबाट उक्त कार्यक्रमको सट्टा बाखा पालन कार्यक्रम संचालन गर्ने निर्णय समेत भएकोले धानको बिउ वितरण कार्यक्रमको सट्टा बाखा पालन कार्यक्रम सञ्चालन गर्न अनुमति दिने ।

निर्णय नं. ७

घोराही उपमहानगरपालिकाको सरसफाई व्यवस्थापन शाखामा कार्यरत कर्मचारी जलवर्षी जमदारले वि.सं. २०४३ सालदेखि करार सेवामा यस कार्यालयमा कार्यरत रही हाल करार सेवाबाट अलग भएको र आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आर्थिक सहायताका लागि मिति २०७९।०२।०६ गते यस कार्यालयमा निवेदन दिनुभएकोले उहाँलाई सहयोग स्वरूप रु. २५०००।- (पच्चीस हजार) घोराही उपमहानगरपालिकाको उद्धार राहत तथा पुनःस्थापना खर्च शीर्षकबाट उपलब्ध गराउने ।